


हलेसी तुवाचुङ नगरपालिकाको सवारी साधन पार्किङ सम्बन्धि कार्यविधि,
२०७५



नगरपालिकाबाट स्वीकृत मिति : २०७५/०७/१९

हलेसी तुवाचुड नगरपालिकाको मुख्य केन्द्र त्रिधार्मिक स्थल हलेसी महादेवस्थान मन्दिर तथा गुफा आफैमा प्राकृतिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण एवं विश्वमै परिचित रहेको छ। यस हलेसी महादेव मन्दिरमा विभिन्न देशहरूबाट दर्शनार्थीहरू आउने गर्दछन्। विगतमा यस नगरपालिका भित्र कुनै पनि बसपार्कको व्यवस्था नहुनाले बजार अस्त व्यस्त हुनका साथै बढी दुर्घटना हुने सम्भावना रहेको छ। यस नगरपालिकामा निर्माणाधिन अवस्थामा रहेका मध्यपहाडी लोकमार्ग लगायत अन्य ठाउँहरूबाट पनि ग्रामिण सडकहरू जोडिएको यस क्षेत्रमा दिनानुदिन तिर्थालुहरूको संख्या बढिरहेको हुनाले भौगोलिक हिसाबले सानो क्षेत्र यस हलेसी मन्दिर वरिपरि बढी सवारी साधनको चाप हुने हुँदा उक्त सवारी साधनहरूको व्यवस्थापनको लागि नगरपालिकाले अस्थाई बसपार्कको निर्माण गरेको छ।

सवारी साधन पार्किङ सम्बन्धि कार्यविधि

१. यस नगरपालिका भित्र जथाभावी सवारी साधन पार्किङ गर्न पाईने छैन।
२. हलेसि बजार र मन्दिर क्षेत्रका लागि यसै नगरपालिका वडा नं ७(साविक महादेवस्थान ५), माल्खुमा बसपार्क निर्माण गरिनेछ।
३. बसपार्कमा सवारी साधन पार्किङ गरे वापत नगरपालिकाले निर्धारण गरे बमोजिमको पार्किङ शुल्क लिइनेछ।
४. होटल तथा लजहरूले आफ्नो कम्पाउण्ड भित्र मात्र सवारी साधन पार्किङ गराउनु पाईनेछ। कम्पाउण्ड भन्दा बाहिर सार्वजनिक जग्गा वा सडकलाई प्रत्यक्ष असर गर्ने गरी सवारी साधन पार्किङ गरिएको पाइएमा सवारी धनी वा सम्बन्धित होटल व्यवसायीलाई कार्वाही गरिनेछ।
५. सडकको मध्य भागबाट दाँया सात र बाँया सात मिटरलाई मुख्य भाग मानिनेछ।
६. नगरपालिका भित्र रहेका बजार एरियामा कुनै पनि सवारी साधन पार्किङ गर्न पाईने छैन।
७. कुनै पनि होटल व्यवसायीहरूको कम्पाउण्ड (सवारी साधन पार्किङ) को व्यवस्था नभएमा सवारी साधनले यात्रु तथा ग्राहकलाई सम्बन्धित होटलमा छोडी सवारी साधन अनिवार्य पार्किङ स्थल (बसपार्क) मा लाग्ने व्यवस्ता गर्नु पर्नेछ।
८. पार्किङ स्थलमा महिला तथा पुरुषको लागि छुट्टा छुट्टै अस्थाई शौचालयको व्यवस्था गरिनेछ।
९. बसपार्कबाट ट्राफिक चेक पोष्टको व्यवस्था गरिनेछ।
१०. पार्किङ स्थलमा भएका सवारी साधनहरूको उचित सुरक्षाको प्रबन्ध मिलाइनेछ।
११. यी माथिका नियमको उल्लंघन गरेमा पहिलो पटक रू. ५००।-(पाँच सय) जरिवाना गरिनेछ।
१२. यस नियमको इलाका प्रहरी कार्यालय हलेसीसँग समन्वय गरी कार्यान्वयन गरिनेछ।